



मंगला गाउँपालिका

स्थानीय राजपत्र

खण्ड : २ बाबियाचौर म्याग्दी संख्या:२ मिति : २०७६ साल आषाढ १५

भाग-१

मंगला गाउँपालिका

मंगला गाउँपालिकाको विनियोजन ऐन २०७६

मंगला गाउँपालिकाको आर्थिक वर्ष २०७६/०७७ को सेवा र कार्यहरूको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्न विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

प्रस्तावना: मंगला गाउँपालिकाको आर्थिक वर्ष २०७६/०७७ को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न बाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २२९ को उप-धारा १) बमोजिम मंगला गाउँ सभाले यो ऐन बनाएको छ ।

१.संक्षिप्त नाम र प्रारम्भ :

- १) यस ऐनको नाम "मंगला गाउँपालिको विनियोजन ऐन, २०७६" रहेको छ ।
- २) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. आर्थिक वर्ष २०७६।०७७ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार :

- (१) आर्थिक वर्ष २०७६।०७७ को निमित्त गाँउका वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसुची १ मा उल्लिखित चालु खर्च, पूर्जागत खर्च, शर्सत अनुदान र वित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु ३५०३९१६००।- (अक्षेरूपी) पैतिस करोड तिन लाख एकानव्ये हजार छ सय रुपैया मात्र) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।

३. विनियोजन: १) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७६।७७ को निमित्त मंगला गाँउकार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ ।

२) उपदफा १) जुनसुकै कुरा लेखिएको भएतापनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकम मध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा गाँउकार्यपालिकाले बचत हुने शिर्षकबाट नपुग हुने शिर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शिर्षकबाट सो शिर्षकको जम्मा रकमको २५ प्रतिशतमा नबढने गरी कुनै एक वा एक भन्दा बढी शिर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शिर्षकहरूमा रकम सार्न तथा निकास र खर्च व्याज जनाउन सकिनेछ । पूर्जागत खर्च र वित्तीय व्यवस्था तर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शिर्षकमा बाहेक अन्य चालु खर्च शिर्षक तर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्च तर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शिर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन । तर चालु तथा पूर्जागत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

३) उपदफा २) मा जुनसुकै कुरा लेखिएको भएतापनि एक शिर्षकबाट सो शिर्षकको जम्मा स्वीकृत रकमको २५ प्रतिशत भन्दा नबढने गरी कुनै एक वा एक भन्दा बढी शिर्षकहरूमा रकम सार्न परेमा गाँउसभाको स्वीकृति लिनु पर्नेछ ।

अनुसुची १

उदफा २ संग सम्बन्धित (

नेपालको संविधानको धारा २२९) २) बमोजिम सञ्चित कोषबाट विनियोजन हुने रकम

क्र.स.	शिर्षकको नाम	चालु खर्च	पूँजागत	शर्सत	जम्मा
१	२	३	४	५	६
२	गाँउपालिका	५८१०००००-/-	११००२२००० -/-	०	१६८१२२०००/ -
३	विषयगत शाखा	०	०	१३८७००००० -/-	/१३८७००००० -

४	ऋणको सावा व्याज भुक्तानी	०	०	०	०
५	सामाजिक सुरक्षा	४३५६९६००- /	०	०	४३५६९६००- /
	कुल जम्मा	१०१६६९६०० /	११००२२००० /	१३८७००००० /	३५०३९१६०० /
		-	-	-	-

उल्लेखित रकममा सामाजिक सुरक्षा भत्ता रकम तथा जन सहभागीता वापत हुने रकमलाई डाटाको आधारमा समावेश गरिएको छ ।

आज्ञाले
मनोहर ढुङ्गाना
प्रमुख प्रशासकीय अधिकृत